

निर्णयः

बैठक संख्या: १८८

२०७७/०२/१६ गते

दिनको १:०० बजे

विपद व्यवस्थापनका साथै नेपाल भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून, मूल्य मान्यता विपरित निर्मित एवं निर्माणाधीन भौतिक संरचना तथा सीमा सुरक्षाका विषयमा छलफल गर्ने आजको कार्यसूची बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समिति सभापति माननीय श्री शशी श्रेष्ठज्यूको सभापतित्वमा बस्यो । बैठकमा माननीय गृह मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, गृह सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, सशस्त्र प्रहरी बल नेपालका आइ. जी., परराष्ट्र मन्त्रालयका सहसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । आजको बैठकमा समितिद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई देहाय बमोजिमको सुझाव एवं निर्देशन दिने निर्णय भयो:-

१. विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका सम्बन्धमा यस अघि विभिन्न मितिहरुमा समितिले दिएका निर्देशनहरुको दृढताका साथ कार्यान्वयन गर्ने गराउने,
२. अन्तर्राष्ट्रिय कानून, मूल्य मान्यता विपरित दशगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाहरु (वस्ती, सडक, बाँध, तटबन्ध) लाई तत्काल हटाउन आवश्यक व्यवस्था मिलाउने,
३. अन्तर्राष्ट्रिय सीमानाको समानान्तर हुनेगरी कुनैपनि मुलुकलाई प्रत्यक्ष असर पर्नेगरी निर्मित एवं निर्माणाधीन सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन आवश्यक पहल गर्ने,
४. हराएका सीमास्तम्भहरु आधुनिक प्रविधिद्वारा पत्ता लगाई तत्काल पुनस्थापना गर्ने, सीमा स्तम्भको दुरी कम गर्ने र भत्केका सीमास्तम्भको मर्मत संभार गर्ने,
५. शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई सीमा सुरक्षाको जिम्मेवारीमा केन्द्रित गर्ने गरी आवश्यक कानुनी व्यवस्था मिलाउने,

६. वोर्डर आउट पोष्ट (वि.ओ.पी.) लाई साधन श्रोत सम्पन्न बनाई संख्या वृद्धि गर्नुका साथै सीमा क्षेत्र नजिकै स्थायी रूपमा बस्ने व्यवस्था गरी अस्थायी वि.ओ.पी. हरुलाई स्थायी संरचनामा परिणत गर्ने,
७. दुई देशहरुको आपसी सहमति एवं सहकार्यबाट नदी क्षेत्रमा सीमास्तम्भको निर्माण कार्य अविलम्ब सम्पन्न गर्ने,
८. सीमा क्षेत्रमा तत्काल प्रशासनिक उपस्थिति कायम गरी ती क्षेत्रका नागरिकहरुलाई सरल, सहज र पहुँचयोग्य सेवा एकीकृत रूपमा प्रदान गर्ने आवश्यक व्यवस्था मिलाउने,
९. मुलुकले हरेक वर्ष व्यहोर्दै आएको विपद जोखिमका कारण र समाधान सम्बन्धी अध्ययन प्रतिवेदन सहित राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दिनका लागि तयार पारेको विपद प्रतिकार्य योजना सात दिनभित्र समितिमा पेश गर्ने,
१०. विपद व्यवस्थापनसँग सम्बन्धित सञ्चालनमा आएका अनावश्यक संरचनाहरु खारेज गरी एकद्वार प्रणालीमार्फत् विपद व्यवस्थापन कार्यलाई प्रभावकारी एवं परिणाममुखी बनाउने ।